



D01/D02 कारोबार फरक परेका करदाताहरूले फरक परेको कारोबार (Mismatch) को विस्तृत विवरण हेर्ने तथा वास्तविक कारोबार अंक घोषणा गर्ने प्रक्रिया

१. इन्टरनेट ब्राउजर खोली आन्तरिक राजस्व विभागको वेबपेज ird.gov.np खोल्ने ।
२. उल्लेखित पेज भित्र रहेको करदाता पोर्टल (Taxpayer Portal) मा जाने ।
३. Taxpayer Portal मा General Menu भित्र रहेको Taxpayer Login मा जाने ।
४. प्रयोगकर्ताको नाम र पासवर्ड राखी लग इन गर्ने ।
५. Taxpayer's Page खुले पछि त्यहाँ रहेको D01/D02 Mismatch Scheme मा क्लिक गर्ने ।
६. त्यहा विभिन्न आर्थिक वर्षका रिपोर्टेड कारोबारको कुल रकम देखाउँछ ।
७. प्रत्येक आर्थिक वर्षमा भएको रिपोर्टेड कारोबारको विस्तृत विवरण (रिपोर्ट गर्ने फर्म, रिपोर्ट भएको कारोबार रकम लगायत) दायौं पट्टि रहेको  (आँखा) को चिह्नमा क्लिक गरे पछि खुल्ने D01/D02 Mismatch Scheme Details पेजमा हेर्न सकिन्छ। हेरि सकेपछि सो Details पेजलाई बन्द गरी D01/D02 Mismatch Scheme पेजमा जाने ।
८. Mismatch परेको कुनै एक आर्थिक वर्षको दायौं पट्टि रहेको  (पेन्सिल) को चिह्नमा क्लिक गर्ने र माउस Scroll Down गर्ने। कारोबार घोषणा गर्ने फाराम देखिन्छ।
९. कारोबार घोषणा गर्ने फाराममा "जम्मा घोषणा गरेको कारोबार" भन्ने महलमा वास्तविक कारोबार अंक उल्लेख गर्ने।
१०. दाखिला गर्नु पर्ने कर रकम देखिन्छ (जुन फरक परेको रकमको १.५% हुन्छ)। सो रकम र आर्थिक वर्ष टिपोट गर्ने। मिसम्याच परी कर दाखिला गर्नु पर्ने हरेक आर्थिक वर्षको लागि माथिकै प्रक्रिया अनुसार कर रकम यकिन गरी टिपोट गर्ने।
११. हरेक आर्थिक वर्षको लागि राजस्व शीर्षक १११११ उल्लेख गरी आर्थिक वर्ष र कर रकम स्पष्ट खुलाई अलग अलग भौचर तयार गर्ने र कर रकम बैंक दाखिला गर्ने।
१२. कर रकम बैंक दाखिला गरे पछि आन्तरिक राजस्व कार्यालय हेटौंडामा छुट सुविधा उपलब्ध गराई पाउन निवेदन पेश गर्ने।